



नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय

तनहुँ



५११ ५२११५८
CPAS मा upload ११/११/१९

१२/३९

प्रमुख जिल्ला अधिकारी

स्वतः प्रकाशन

(Proactive Disclosure)

आ.व. २०८१।८२

तेस्रो त्रैमासिक

(२०८१ माघ १ देखि २०८१ चैत मसान्त सम्म)



सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५२(१)सो को नियमावलीको नियम (३) बमोजिम
जिल्ला प्रशासन कार्यालय, तनहुँको स्वतः प्रकाशन (Proactive Disclosure)

(२०८१ माघ १ गते देखि २०८१ चैत मसान्त सम्म)

१. जिल्ला प्रशासन कार्यालय, तनहुँको स्वरूप र प्रकृति:

जिल्लामा शान्ति, सुरक्षा र सुब्यबस्था कायम गरी जनताको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्नु जिल्ला प्रशासन कार्यालयको मुख्य कार्य हो। यस कार्यालयका काम, कर्तव्य र अधिकारहरूलाई मूलतः स्थानीय प्रशासन ऐन, २०२८ ले ब्यबस्था गरेको छ। संघ, प्रदेश र स्थानीय तहबाट जिल्लास्तरमा हुने विकासका कार्यमा समन्वय र सहजीकरण एवम् स्थानीय र प्रदेश सरकारका कानून कार्यान्वयनमा आवश्यक सहयोग पुराउने, विपद् व्यवस्थापन, आपूर्ति व्यवस्थापन एवम् वस्तु तथा सेवाको गुणस्तरीयताको सुनिश्चितता प्रदान गर्ने, स्वच्छ बजार प्रबर्द्धनका लागि बजार अनुगमन गर्ने र उपभोक्ताको हित संरक्षणमा सरोकारवाला निकायविच उचित समन्वय गर्ने तथा सेवा प्रवाहको अनुगमन गर्ने, प्रचलित कानूनमा तोकिएका विषयहरूमा न्याय निरूपण, आर्थिक अनियमितता एवं भ्रष्टाचार नियन्त्रण जस्ता कार्यहरू सम्पादन गरी जिल्लामा सुशासनको प्रत्याभूतिका लागि जिल्ला प्रशासन कार्यालयको महत्वपूर्ण भूमिका रहेको छ।

जिल्ला प्रशासन कार्यालय, तनहुँले यस जिल्लालाई शान्त, सुरक्षित र समुन्नत बनाउने दुरदृष्टि (Vision) का साथ विधिको शासन अवंलम्बन गरी शान्ति सुरक्षाको अवस्थालाई सुदृढ बनाउँदै प्रभावकारी सेवा प्रवाहको माध्यमद्वारा सुशासनको प्रत्याभूति गर्ने लक्ष्यहरू लिएर काम गरिरहेको छ। यी लक्ष्यहरू प्राप्तिका लागि यस कार्यालयले सुरक्षा निकायहरूको समन्वयात्मक परिचालनद्वारा जिल्लामा शान्ति सुरक्षाको स्थितिलाई सुदृढ बनाउने, जिल्लामा विधिको शासन सुनिश्चित गर्ने, विपद्को एकीकृत र समन्वयात्मक व्यवस्थापन गर्ने, आपूर्ति व्यवस्थापनलाई चुस्त बनाउने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने, मानव अधिकारको संरक्षण गर्ने र पारदर्शिता एवं जवाफदेहिता सुनिश्चित गर्ने उद्देश्य लिएको छ।

२. जिल्ला प्रशासन कार्यालय, तनहुँको काम, कर्तव्य र अधिकार:

- क) जिल्लामा शान्ति, सुरक्षा र सुब्यबस्था कायम गर्ने।
- ख) जिल्लामा सञ्चालित विकासका कार्यहरूमा सहयोग र समन्वय गर्ने।
- ग) जिल्लामा रहेका नेपाल सरकारका सम्पत्तिहरूको संरक्षण गर्ने।
- घ) जिल्लामा आइपने विपद्हरूको ब्यबस्थापन गर्ने।
- ङ) जिल्लामा वस्तुहरूको आपूर्तिलाई ब्यबस्थित गर्ने।
- च) जिल्लास्थित सार्वजनिक निकायहरूको कार्य सम्पादनमा समन्वय गर्ने।
- छ) प्रचलित कानूनद्वारा तोकिएका विषयहरूमा न्याय निरूपण गर्ने।
- ज) नागरिकताको प्रमाणपत्र वितरण गर्ने।
- झ) हातहतियारको इजाजत प्रदान तथा नवीकरण गर्ने।
- ञ) राहदानी सम्बन्धी कार्य गर्ने।
- ट) संस्था दर्ता तथा नवीकरण गर्ने।
- ठ) प्रचलित कानून र नेपाल सरकारको निर्देशन बमोजिम अन्य विविध कार्यहरू गर्ने।




३. जिल्ला प्रशासन कार्यालय, तनहुँमा रहने कर्मचारी संख्या:

सि.नं.	पद	दरवन्दी संख्या	कैफियत
१	प्रमुख जिल्ला अधिकारी	१	
२	सहायक प्रमुख जिल्ला अधिकारी	१	
३	प्रशासकीय अधिकृत	२	
४	नायब सुब्बा	७	
५	लेखापाल	१	
६	कम्प्युटर अपरेटर	२	
७	खरिदार	४	
८	हलुका सवारी चालक	२	१ करार सेवा
९	कार्यालय सहयोगी	७	७ करार
१०	विवरण दर्ता अपरेटर	२	राष्ट्रिय परिचय पत्र
११	विवरण दर्ता सहयोगी	१	विवरण तर्फ करार सेवा
जम्मा		३०	

Handwritten signature



कार्यालयको संगठन संरचना



Dr.



४. जिल्ला प्रशासन कार्यालय, तनहुँबाट प्रदान गरिने सेवा:

क) स्थानीय प्रशासन तथा शान्ति सुरक्षा सम्बन्धी सेवा:

- नाम थर वा उमेर आदि प्रमाणित ।
- नावालकको उमेर प्रमाणित ।
- पारिवारिक पेन्सन, शपथ पत्र र रहलपहल सम्बन्धी सिफारिस ।
- दलित, मधेसी, आदिवासी जनजाति प्रमाणित ।
- पत्रपत्रिका दर्ता ।
- छापाखाना दर्ता ।
- पारिवारिक विवरण प्रमाणित ।
- नाता प्रमाणित ।
- शरणार्थी सम्बन्धी कार्य
- विविध कार्य ।

ख) राहदानी सम्बन्धी सेवा:

- राहदानी फाराम संकलन ।
- राहदानी वितरण ।
- विद्युतीय राहदानीको विवरण संशोधन ।

ग) नागरिकता सम्बन्धी सेवा:

- वंशजको आधारमा नागरिकताको प्रमाण पत्र वितरण ।
- वैवाहिक अंगीकृत नागरिकताको प्रमाण पत्र वितरण ।
- नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वितरण ।
- नामथर जन्म मिति संशोधन ।
- जन्मको आधारमा नागरिकता प्रमाणपत्र वितरण ।

घ) मुद्दा तथा ठाडो उजुरी सम्बन्धी सेवा:

- सार्वजनिक मुद्दा
- गुनासो वा ठाडो उजुरी ।

ङ) हातहतियार इजाजत तथा नवीकरण तथा पेन्सन सिफारिस सम्बन्धी सेवा:

- हातहतियार इजाजत, नामसारी, नवीकरण र स्वामित्व हस्तान्तरण ।
- पारिवारिक पेन्सन, शपथ पत्र, दुई नामथर र जन्ममिति प्रमाणित, रहलपहल सम्बन्धी सिफारिस

च) संस्था दर्ता तथा नवीकरण सम्बन्धी सेवा:

- संस्था दर्ता ।
- संस्था नवीकरण ।
- संस्थाको विधान संशोधन ।

(Handwritten signature)



- जिल्लामा संस्थाको शाखा खोल्ने स्वीकृति ।
- छ) आपूर्ति व्यवस्था अनुगमन सम्बन्धी सेवा:
- सहज आपूर्ति व्यवस्थापन सुनिश्चित गर्नका लागि बजार अनुगमन तथा नियमन ।
- ज) विपद् व्यवस्थापन सम्बन्धी सेवा:
- जिल्ला विपद् व्यवस्थापन समितिको बैठक व्यवस्थापन ।
 - विपद् सम्बन्धी कार्ययोजना निर्माण ।
 - विपद् न्यूनीकरणका लागि तयारी ।
 - विपद्मा भएको क्षति विवरण संकलन ।
 - विपद्मा पीडित भएकालाई क्षतिपूर्ति एवं राहत वितरण तथा पुनःस्थापना ।
- झ) राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा:
- राष्ट्रिय परिचय पत्र विवरण संकलन सम्बन्धी कार्य
 - राष्ट्रिय परिचय पत्र वितरण

५. जिल्ला प्रशासन कार्यालय, तनहुँमा रहेका शाखा र जिम्मेवार अधिकारी:

सि.नं.	शाखाको नाम	जिम्मेवार अधिकृत	गुनासो सुन्ने अधिकारी
१	स्थानीय प्रशासन तथा शान्ति सुरक्षा शाखा	प्र.अ. विकाश श्रेष्ठ	जित बहादुर भण्डारी सहायक प्रमुख जिल्ला अधिकारी
२	नागरिकता तथा प्रतिलिपि शाखा	प्र.अ. विकाश श्रेष्ठ	
३	आर्थिक प्रशासन शाखा	लेखापाल नवराज रेग्मी	
४	राहदानी तथा जिन्सी दर्ता शाखा	प्र.अ. विकाश श्रेष्ठ	
५	गुनासो सुनुवाई तथा अभिलेख व्यवस्थापन शाखा	प्र.अ. विकाश श्रेष्ठ	
६	मुद्दा तथा हातहतियार शाखा	प्र.अ. विकाश श्रेष्ठ	

६. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि:

सि.नं.	प्रदान गरिने सेवा	लाग्ने दस्तुर रु.	लाग्ने अवधि	कैफियत
१	वंशजको आधारमा नेपाली नागरिकताको प्रमाण पत्र वितरण	रु.१० को टिकट	प्रक्रिया पुगेकै दिन	
२	नागरिकताको प्रतिलिपि वितरण	रु.२० को टिकट	प्रक्रिया पुगेकै दिन	
३	वैवाहिक अंगिकृत नागरिकताको प्रमाण पत्र वितरण	रु.१० को टिकट	प्रक्रिया पुगेकै दिन	
४	राहदानी फाराम संकलन	नावालक - २५००।- साधारण - ५०००।-	प्रक्रिया पुगेकै दिन	
५	राहदानी वितरण		प्राप्त भएपछि	
६	गुनासो वा ठाडो उजुरी	रु.१० को टिकट	यथाशीघ्र	

२३/११



सि.नं.	प्रदान गरिने सेवा	लाग्ने दस्तुर रु.	लाग्ने अवधि	कैफियत
७	नामथर, उमेर आदि प्रमाणित	रु. १० को टिकट	प्रक्रिया पुगेपछि सोही दिन	
८	नावालकको उमेर प्रमाणित	रु. १० को टिकट	प्रक्रिया पुगेपछि सोही दिन	
९	पारिवारिक पेन्सन, शपथ पत्र र रहलपहल सम्बन्धी सिफारिस	रु. १० को टिकट	प्रक्रिया पुगेपछि सोही दिन	
१०	संस्था दर्ता	रु. १०००।-	सवै प्रक्रिया पुगे पश्चात सोही दिन	
११	संस्था नवीकरण	रु. ५००।-	सोही दिन	
१२	संस्थाको विधान संशोधन	रु. १० को टिकट	सोही दिन	
१३	जिल्लामा संस्थाको शाखा खोल्ने स्वीकृति	रु. १० को टिकट	सोही दिन	
१४	दलित, मधेशी, आदिवासि सिफारिस	रु. १० को टिकट	सोही दिन	
१५	पत्रपत्रिका दर्ता	दैनिक रु. १०००।- साप्ताहिक रु. ५००।- पाक्षिक रु. ३००।- मासिक रु. २००।-	सवै प्रक्रिया पूरा भए पश्चात सोही दिन	
१६	छापाखाना दर्ता	रु. १०००।-	सवै प्रक्रिया पूरा भए पश्चात सोही दिन	
	हातहतियार नविकरण जिल्लाभर			
१७	पिस्तोल रिभल्वर वा मिनिएचर राईपल सहित अन्य	रु. ३०००।-	सवै प्रक्रिया पूरा भए पश्चात सोही दिन	
	टोटावाला बन्दुक	रु. २०००।-	सवै प्रक्रिया पूरा भए पश्चात सोही दिन	
	भरुवा बन्दुक	रु. १५००।-	सवै प्रक्रिया पूरा भए पश्चात सोही दिन	
	हावादरी बन्दुक	रु. १०००।-	सवै प्रक्रिया पूरा भए पश्चात सोही दिन	
	हातहतियार नविकरण नेपालभर			
१८	पिस्तोल रिभल्वर वा मिनिएचर राईपल सहित अन्य	रु. ४०००।-	सवै प्रक्रिया पूरा भए पश्चात सोही दिन	
	टोटावाला बन्दुक	रु. २०००।-	सवै प्रक्रिया पूरा भए पश्चात सोही दिन	
	भरुवा बन्दुक	रु. १५००।-	सवै प्रक्रिया पूरा भए पश्चात सोही दिन	
	हावादरी बन्दुक	रु. १०००।-	सवै प्रक्रिया पूरा भए पश्चात सोही दिन	

१७



सि.नं.	प्रदान गरिने सेवा	लाग्ने दरतुर रु.	लाग्ने अवधि	कैफियत
१९	नामथर जन्म मिति संशोधन	रु. १० को टिकट	प्रक्रिया पुगे पश्चात सोही दिन	
२०	नाता प्रमाणित	रु. १० को टिकट	सोही दिन	
२१	क्षतिपूर्ति एवं राहत वितरण		सर्वै कागजात भए पश्चात यथासिद्ध	
२२	सार्वजनिक शान्ति विरुद्धको कसूर सम्बन्धी मुद्दा	रु. १० को टिकट	कानून वमोजिम	
२३	अख्तियार दुरुपयोग सम्बन्धी मुद्दा	रु. १० को टिकट	आयोगबाट प्राप्त समयसीमा भित्र	

७. कार्यालयबाट चालु आ.व. २०८१।८२ को तेस्रो त्रैमासिक (२०८१ माघ १ गते देखी २०८१ चैत मसान्त) मा भएका सम्पादित कार्यहरू:

क्र.सं.	सम्पादित प्रमुख कार्यहरू		चालु आ.व. २०८०।८१ को चौथो त्रैमासिक (वैशाख १ देखी असार मसान्त सम्म) को उपलब्धी			
			महिला	पुरुष	अन्य	जम्मा
१	नागरिकताको विवरण	(क) बंशज	९७९	९१३	०	१८८२
		(ख) बैबाहिक अंगिकृत	३	०	०	३
		(ग) प्रतिलिपी	१०८०	१४३७	०	२५१७
		(घ) गैर आवासिय	३	११	०	१४
२	नागरिकता परित्याग		३	११	०	१४
३	नागरिकता रद्द		०	०	०	०
४	नाबालक परिचय पत्र	(क) नाबालक परिचयपत्र नयाँ दर्ता	११७	११९	०	२३६
		(ख) नाबालक परिचयपत्र प्रतिलिपी	१	०	०	१
५	राष्ट्रिय परिचय पत्र	(क) राष्ट्रिय परिचयपत्र नयाँ दर्ता	२७५१	४५९८	०	७३४९
		(ख) राष्ट्रिय परिचयपत्र वितरण				१२७६५
१	प्रमाणित / सिफारिस	(क) आदिवासी/जनजाती प्रमाणित	१३५	१२८	०	२६३
		(ख) दलित प्रमाणित	६२	७२	०	१३४
		(ग) विपन्न खस आर्य प्रमाणित	११	१३	०	२४
		(घ) मुस्लिम प्रमाणित	१६	८	०	२४
		(ग) पेन्सन सिफारिस			३०२	
	(घ) अन्य			६६८		
७	तिब्बतीयन शरणार्थी परिचय पत्र नविकरण		२	१	०	३
८	शरणार्थीका लागि यात्रा अनुमति पत्र सिफारिस			१	०	२
			महिला	पुरुष	नाबालक	जम्मा
९	राहदानी	(क) राहदानी सिफारिस	११३७	२०५४	६३	३२५६



क्र.स.	सम्पादित प्रमुख कार्यहरू	चालु आ.व. २०८०।८१ को चौथो त्रैमासिक (वैशाख १ देखी असार मसान्त सम्म) को उपलब्धी			
		१०७१	२०१७	०	३०८८
	(ख) राहदानी वितरण				
१०	विपद	(क) विपदबाट पिडित			०
	व्यवस्थापन सम्बन्धी	(ख) विपद् पिडितलाई आर्थिक सहायता रकम / सामाग्री			०।-
११	मुद्धा	(क) दर्ता			२३
		(ख) फर्छ्यौट			१७
१२	संस्था	(क) नयाँ दर्ता			१
		(ख) नविकरण			१११
१३	हातहतियार	(क) नविकरण			३
		(ख) नामसारी			१
१४	पत्रपत्रिका दर्ता				०
१५	छापाखाना दर्ता				०
१६	बैठक	(क) कार्यालय प्रमुख			३
		(ख) जिल्ला सुरक्षा समिति			८
		(ग) सूचना अधिकारी			१
		(घ) अन्य			२१
१७	गुनासो र फर्छ्यौट	(क) कार्यालयमा निवेदन मार्फत			२६
		(ख) हेल्लो सरकार मार्फत			१
१८	बजार अनुगमन				३
१९	घुम्ती शिविर				०
२०	राजश्व	(क) संस्था दर्ता			४२०,४५०।-
		(ख) हातहतियार			६३,०००।-
		(ग) राहदानी दस्तुर			१७,७७७५००।-
		(घ) न्यायिक दण्ड जरिवाना			१५४,४४५।-
		(ङ) प्रशासनिक दण्ड, जरिवाना र जफत			१५,०००।-
		(च) अन्य प्रशासनिक सेवा शुल्क			३,०००।-
		(छ) बेरुजु			०।-
		(ज) परीक्षा शुल्क			११,४००।-
		(झ) सरकारी सम्पतीको वहालको आय			०।

८. निर्णय गर्ने प्रक्रिया र अधिकारी:

क) निर्णय गर्ने प्रक्रिया: सरकारी निर्णय प्रक्रिया सरलीकरण निर्देशिका, २०६५ एवं सूचनाको हक सम्बन्धी ऐन, २०६४ लगायत प्रचलित कानून बमोजिम ।



ख) निर्णय गर्ने अधिकारी:

- प्रमुख जिल्ला अधिकारी
- सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृतहरु : प्रमुख जिल्ला अधिकारीबाट अधिकार प्रत्यायोजन भए बमोजिम ।

ग) निर्णय उपर उजुरी सुन्ने अधिकारी: प्रचलित कानून बमोजिम।

घ) सूचना माग गर्नेको नामथर र संख्या: १. अंकिता रेग्मी, विराटनगर-१३ मोरङ

९. कार्यालय प्रमुख र सूचना अधिकारीको नाम र पद:

क) कार्यालय प्रमुख:

- नाम: श्याम कृष्ण थापा
- पद: प्रमुख जिल्ला अधिकारी
- मोवाइल नम्बर ९८५६०६७७७७

ख) सूचना अधिकारी:

- नाम: जित बहादुर भण्डारी
- पद: सहायक प्रमुख जिल्ला अधिकारी
- मोवाइल नम्बर ९८५६००११११

१०. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची:

- स्थानीय प्रशासन ऐन, २०२८
- नेपाल नागरिकता ऐन, २०६३
- विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन, २०७४
- लागु औषध (नियन्त्रण) ऐन, २०३३
- हातहतियार तथा खरखजना ऐन, २०१८
- आवश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन, २०१७
- आवश्यक वस्तु संरक्षण ऐन, २०१२
- मुलुकी अपराध (संहिता) ऐन, २०७४
- मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४
- फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४
- भ्रष्टाचार नियन्त्रण ऐन, २०५९
- राहदानी ऐन, २०२४
- सार्वजनिक सुरक्षा ऐन, २०४६
- संस्था दर्ता ऐन, २०३४
- उपभोक्ता संरक्षण ऐन, २०५४



- जग्गा प्राप्ति ऐन, २०३४
- सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४
- सूचनाको हक सम्बन्धी ऐन, २०६४
- सूचनाको हक सम्बन्धी नियमावली, २०६५
- नेपाल नागरिकता नियमावली, २०६३
- राहदानी नियमावली, २०६७
- संस्था दर्ता नियमावली, २०३४
- हातहतियार तथा खरखजना नियमावली, २०२८
- सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५
- विपद् जोखिम व्यवस्थापन राष्ट्रिय रणनीति, २०६६
- गृह प्रशासन सुधार कार्य योजना, २०७४
- नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६८
- विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा मार्गदर्शन, २०६८
- प्रकोप पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड, २०६४
- गृह मन्त्रालय र अन्तर्गत कार्यरत कर्मचारीहरुको आचारसंहिता, २०६९
- राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण ऐन, २०७६

(Handwritten signature)